



त्रिभुवन विश्वविद्यालय
शिक्षण अस्पताल
शिक्षण अस्पताल

तार-टुथमेड
महाराजगञ्ज
काठमाडौं, नेपाल।

पत्र संख्या :-


सूचना
२०८३।०२।०८

मिति :

यस त्रि.वि.शिक्षण अस्पतालको हिष्टोप्याथोलोजी ल्याबको लागी तपसीलमा उल्लेखित उपकरण खरिद गर्नु पर्ने भएकाले उक्त सामग्री आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त सप्लायर्स/कम्पनी/फर्महरुले यो सूचना प्रकाशित भएको मितिले सात(७) दिन भित्र आवश्यक सम्पूर्ण कागजात सहित शिलबन्दी दरभाउपत्र अस्पतालको सामान्य प्रशासन शाखा "क" मा पेश गर्नुहुन सूचित गरिन्छ। प्राविधिक विवरण र मुल्य विवरण फारम पनि यसै साथ संलग्न गरीएको छ। साथै थप जानकारीको लागी सामान्य प्रशासन शाखा 'क' मा सम्पर्क गर्न सकिनेछ।

तपशिल :

S.N.	Description	Req.Unit
1.	Hot Air Oven	1 Set.


सरस्वती गुरुङ्ग
प्रमुख
सामान्य प्रशासन 'क'

Prakash



1. Price Schedule for Machine

1	2	3	4	5	6	7	8
Item	Description	Unit	Quantity	Unit price (Site Delivery)	Total price in figure (cols. 4 x 5)	Total price in words	Remarks
1	Hot Air Oven	Set	1 (One)				
				Total Amount			
				Add 13% Value Added Tax			
				Total Including VAT			

Total Price (in words)

Signature and Stamp of Bidder _____

Note: In case of discrepancy between unit price and total, the unit price shall prevail

2. Schedule of Requirements

The delivery schedule expressed as days/weeks/months stipulates hereafter a delivery date which is the date of delivery to the final destination where the Goods is required to be delivered.

No.	Description	Quantity	Place of Delivery	Delivery schedule days/weeks/months from date of Purchase Order
	Hot Air Oven	1(One) Set.	TUTH, Maharajgunj, Ktm.	Seven Days

Prakash



3) Technical Specifications for Hot Air Oven -1 unit :

S.No	Technical specification	Bidder's Offer
	Name of the bidder:	
	Manufacturer:	
	Country of Origin:	
	Made in:	
	Brand:	
	Type /Model :	
	Technical Specifications	
1.	Hot air oven having capacity of at least 100 litre of internal volume with position for at least 5 trays.	
2.	Should Have microprocessor controlled system with high definition colour display	
3.	Should have working temperature range from 20°C±5°C upto 300°C±5°C with accuracy of 0.1 up to 99.9 °C and from 100 °C: 0.5 or better	
4.	System should have timer setting function with digital backwards counter. Timer should be adjustable from 1 minute to 99 days or better.	
5.	System should have adjustable parameter as programme time ,air flap position, time zones, temperature (Celsius or Fahrenheit).	
6.	Electronically Controlled air flap system should be available .	
7.	System should have safety feature like adjustable electronic overtemperature monitor and mechanical temperature limiter.	
8.	Should have internal chamber made of stainless steel and the housing made of zinc plated steel.	
9.	should have auto diagnostic system for fault analysis.	
10	Operating voltage must be 220 volt with power consumption not more than 3000watt.	
11	Terms and Conditions	
12	The unit should be ISO and CE marked to European medical devices directive or US FDA certificates shall be valid .	
13	The supplier must submit the original brochure or e-copy	
14	The bidder must submit a valid authorization letter from the manufacture.	
15	Shall have 1year's complete parts and service warranty.	